## आर्थिक सहायता छानबीन आवेदन



बिरामीको नाम			वैवाहिक स्नि	थति			
पूर्ण ठेगाना			फोन	<u> </u>			
सामाजिक सुरक्षा # खाता ब							
सेवाको मिति							
• तपाईंले सेवा प्राप्त गरेको 6 महिना मित्र अवध	था एम.सि.एच. (M	ICH) अस्पता	ल आर्थिक सहायताका त	त्रागि प्राप्त पहिलो बिलको गि	मेतिमा आवेदन	दिनु पर्दछ	
तपाईं सेवा प्राप्त गरेको अवधिमा ओहायोको निवासी	<b>□हो □होइ</b> न		तपाईं सेवा प्राप्त गरेको मितिमा अशक्तता सहायताका लागि		का लागि	<b>∏हो </b>	
हुनुहुन्थ्यो?		ਰਾ	सिक्रय प्राप्तकर्ता हुनुहुन्थ्यो? तपाईं यस सेवा मितिमा मेडिकेड, स्पेन्ड डाउनसिहतको मेडिकेड,				
तपाईं हाल ओहायो निवासी हो?			स्याहार स्रोत, वा मोलिनाका लागि योग्य हुनुहुन्थ्यो?			<b>∏हो ∏हो</b> इन	
तपाईं स्वास्थ्य स्याहार प्राप्त गर्ने व्यक्तिगत उद्देश्यका लागि ओहायोमा बस्दै ह्नुहुन्छ?	। । या । । यायन		गईसँग यस सेवाको मितिका लागि कुनैपनि अन्य बिमा भरेज थियो?			<b>∏हो </b>	
यस ऋणका लागि कुनैपनि अन्य संस्थालाई जिम्मावर		**;	यदि तपाईंले माथिका व	कुनैपनि प्रश्नहरूमा <b>हो</b> भनी	अंकित गर्नुभए	एको छ भने, कुपया	
मानिनेछ/अनुसरण गरिनेछ?	   □हो □			ु ह वा कभरेजका अन्य प्रमाणको प्रतिलिपिहरू पठाउनुहोस् जस कारण			
<b>यदि गरिनेछ भने</b> , नाम सम्पर्क#			मीले तिनीहरूलाई उपर्	तिनीहरूलाई उपयुक्त रूपमा भुक्तान गर्न सक्नेछौं।			
नाम	उमेर	ĭ	घरमा बस्ने	,,	नाता		
			हो 🗌 होइन				
			हो 🗌 होइन				
			हो 🗌 होइन				
यदि बिरामी नवजात शिशु हो भने, कृपया बिरामी तथा श्रीमा	न वा श्रीमितीको र	प्तहा दुवै आम	ग तथा बुवाको आम्दान	ी प्रदान गर्नुहोस्			
यदि बिरामी नवजात शिशु हो भने, कृपया बिरामी तथा श्रीमा कुत आम्दानी (करहरू पहिले)	न वा श्रीमितीको र	सहा दुवै आम		ी प्रदान गर्नुहोस् <b>बिरामी/आमा</b>		न वा श्रीमती/बुवा	
<u> </u>	न वा श्रीमितीको र	सहा दुवै आम	\$		\$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले)	न वा श्रीमितीको र	सहा दुवै आम	\$		\$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी।		प्तहा दुवै आम	\$		\$ \$ \$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी।	नी कति हुनेछ?	प्तहा दुवै आम	\$		\$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईको कुल अनुमानित आम्दा	नी कति हुनेछ? प्रदान गर्नुहोस्		\$ \$ \$ \$	बिरामी/आमा	\$ \$ \$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत	नी कति हुनेछ? प्रदान गर्नुहोस्		\$ \$ \$ \$	बिरामी/आमा	\$ \$ \$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत	नी कति हुनेछ? प्रदान गर्नुहोस्		\$ \$ \$ \$	बिरामी/आमा	\$ \$ \$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईंको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत यदि सूचित आम्दानी "\$0" छ भने तपाईंको सामान्य जीविका	नी कति हुनेछ? प्रदान गर्नुहोस् खर्चहरू प्रदान ग		\$ \$ \$ \$	<b>बिरामी/आमा</b> ग प्रदान गर्नुहोस्। \$	\$ \$ \$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईंको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत यदि सूचित आम्दानी "\$0" छ भने तपाईंको सामान्य जीविका	नी कति हुनेछ? प्रदान गर्नुहोस् खर्चहरू प्रदान ग		\$ \$ \$ \$	<b>बिरामी/आमा</b> ग प्रदान गर्नुहोस्।	\$ \$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईंको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत यदि सूचित आम्दानी "\$0" छ भने तपाईंको सामान्य जीविका	नी कति हुनेछ? प्रदान गर्नुहोस् खर्चहरू प्रदान ग		\$ \$ \$ \$	<b>बिरामी/आमा</b> ग प्रदान गर्नुहोस्। \$	\$ \$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईंको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत यदि सूचित आम्दानी "\$0" छ भने तपाईंको सामान्य जीविका  खर्चहरू  भाडा/धितो  मेडिकल बिलहरू/औषधिहरू	नी कति हुनेछ? प्रदान गर्नुहोस् खर्चहरू प्रदान ग \$ \$		\$ \$ \$ \$	<b>बिरामी/आमा</b> ग प्रदान गर्नुहोस्। \$	\$ \$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईंको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत यदि सूचित आम्दानी "\$0" छ भने तपाईंको सामान्य जीविका  खर्चहरू भाडा/धितो  मेडिकल बिलहरू/औषधिहरू	नी कित हुनेछ? प्रदान गर्नुहोस् खर्चहरू प्रदान ग \$ \$	र्ने तरिकाको	\$ \$ \$ बारेमा संक्षिप्त विवरप	<b>बिरामी/आमा</b> ग प्रदान गर्नुहोस्। \$	\$ \$	न वा श्रीमती/बुवा	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईंको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत यदि स्चित आम्दानी "\$0" छ भने तपाईंको सामान्य जीविका  खर्चहरू  भाडा/धितो मेडिकल बिलहरू/औषधिहरू  सम्पत्ति आफ्नै प्राथमिक आवास वा अन्यको सम्पत्ति हो?	नी कति हुनेछ? प्रदान गर्नुहोस् खर्चहरू प्रदान ग \$ \$   	र्ने तरिकाको □ <b>होइन</b> □ <b>होइन</b>	\$ \$ \$ बारेमा संक्षिप्त विवरप मूल्य: \$ मूल्य: \$	<b>बिरामी/आमा</b> ग प्रदान गर्नुहोस्। \$ \$	\$ \$ \$		
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईंको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत यदि सूचित आम्दानी "\$0" छ भने तपाईंको सामान्य जीविका  खर्चहरू  भाडा/धितो  मेडिकल बिलहरू/औषधिहरू  सम्पत्ति आफ्नै प्राथमिक आवास वा अन्यको सम्पत्ति हो? बैंक खाताहरू/रकमहरू?  म प्रमाणित गर्दछु कि मलाई थाहा भए अनुसार माथि उल्लेखित। । मैले बुझेको छु कि मलाई यस आवेदनलाई सहयोग गर्न आम्द	नी कित हुनेछ? प्रदान गर्नुहोस् खर्चहरू प्रदान ग \$ \$ <b>िहो</b> प्रजानकारी साँचो	र्ने तरिकाको <b>ाहोइन</b> <b>ाहोइन</b> तथा सही छ को प्रमाण ज	\$ \$ \$ बारेमा संक्षिप्त विवर्ष मूल्य: \$ मूल्य: \$ र माउण्ड कार्मेल हेल्थ पेश गर्न भन्न सिकेनेछ	विरामी/आमा  ग प्रदान गर्नुहोस्।  \$ \$ ( Diley Ridge ) द्वारा	\$ \$ \$ \$ - जाँच परीक्षण व	गर्न सक्नेछ। लागि, म माउण्ट	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईंको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत यदि स्चित आम्दानी "\$0" छ भने तपाईंको सामान्य जीविका  खर्चहरू  भाडा/धितो  मेडिकल बिलहरू/औषधिहरू  सम्पत्ति आफ्नै प्राथमिक आवास वा अन्यको सम्पत्ति हो? बैंक खाताहरू/रकमहरू?  म प्रमाणित गर्दछु कि मलाई थाहा भए अनुसार माथि उल्लेखित। मैले बुझेको छु कि मलाई यस आवेदनलाई सहयोग गर्न आम्द्र	नी कित हुनेछ? प्रदान गर्नुहोस् खर्चहरू प्रदान ग  \$ \$  चिहो  जानकारी साँचो ली र/वा सम्पत्तिव	<b>ां त</b> रिकाकों <b>ाहोइन</b> <b>ाहोइन</b> तथा सही छ को प्रमाण ज	\$ \$ \$ बारेमा संक्षिप्त विवरप मूल्य: \$ मूल्य: \$ र माउण्ड कार्मेल हेल्थ पेश गर्न भन्न सिकनेछ अधिकार दिन्छु। मैले बु	विरामी/आमा  ग प्रदान गर्नुहोस्।  \$  \$  ( Diley Ridge ) द्वारा । अस्पताल सहायता कार्यक्र झेको छु कि यदि जानकारी ग	\$ \$ \$ \$ - जाँच परीक्षण व	गर्न सक्नेछ। लागि, म माउण्ट	
कुल आम्दानी (करहरू पहिले) सेवाको मितिभन्दा 3 महिना पहिलेको कुल आम्दानी। सेवाको मितिभन्दा 12 महिना पहिलेको कुल आम्दानी। यस महिनाको अन्तसम्ममा तपाईंको कुल अनुमानित आम्दा कुनैपनि अन्य मासिक आम्दानी तथा त्यस आम्दानीको स्रोत यदि सूचित आम्दानी "\$0" छ भने तपाईंको सामान्य जीविका  खर्चहरू  भाडा/धितो  मेडिकल बिलहरू/औषधिहरू  सम्पत्ति आफ्नै प्राथमिक आवास वा अन्यको सम्पत्ति हो? बैंक खाताहरू/रकमहरू?  म प्रमाणित गर्दछु कि मलाई थाहा भए अनुसार माथि उल्लेखित। । मैले बुझेको छु कि मलाई यस आवेदनलाई सहयोग गर्न आम्द	नी कित हुनेछ? प्रदान गर्नुहोस् खर्चहरू प्रदान ग  \$ \$  चिहो  जानकारी साँचो ली र/वा सम्पत्तिव	<b>ां त</b> रिकाकों <b>ाहोइन</b> <b>ाहोइन</b> तथा सही छ को प्रमाण ज	\$ \$ \$ बारेमा संक्षिप्त विवरप मूल्य: \$ मूल्य: \$ र माउण्ड कार्मेल हेल्थ पेश गर्न भन्न सिकनेछ अधिकार दिन्छु। मैले बु	विरामी/आमा  ग प्रदान गर्नुहोस्।  \$  \$  ( Diley Ridge ) द्वारा । अस्पताल सहायता कार्यक्र झेको छु कि यदि जानकारी ग	\$ \$ \$ \$ - जाँच परीक्षण व	गर्न सक्नेछ। लागि, म माउण्ट	